

# निर्णय नं. १०६६४ - उत्प्रेषण / परमादेश

भाग: ६३ साल: २०७८ महिना: श्रावण अंक: ४

फैसला मिति : २०७७/११/०५ ४१३

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा

माननीय न्यायाधीश श्री कुमार रेग्मी

आदेश मिति : २०७७।१।१५

०७६-WO-०१४७

मुद्दा: उत्प्रेषण / परमादेश

निवेदिका : श्रीप्रसाद गौतमको छोरी गणेश प्रसाद ढकालको श्रीमती जिल्ला झापा, दमक न.पा. वडा नं. १० बस्ने वर्ष ६२ की तारादेवी ढकाल

विरुद्ध

प्रत्यर्थी : मालपोत कार्यालय डिल्लीबजारसमेत

§ साधिकार अदालतबाट भएको र अन्तिम भई बसेको फैसला न्यायिक प्रकृयाबाट बदर नभएसम्म वा अदालतबाट अन्यथा आदेश नभएसम्म सो फैसलाको कार्यान्वयन गर्नु सम्बन्धित सबैको कर्तव्य बन्दछ। अदालतबाट भएको फैसला कार्यान्वयन नगरी सो फैसलाको औचित्यमा प्रवेश गरेर फैसलाको वैधता परीक्षण गर्ने अधिकार कुनै पनि प्रशासकीय अधिकारीमा रहेको देखिँदैन। त्यसो गर्नु फैसला अन्तिमताको सिद्धान्त (Finality of Judgement) को मान्यता, न्यायिक मर्यादा, तथा नेपालको संविधानको धारा १२६ को उपधारा (२), तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १८(१) समेतको प्रतिकूल हुन जाने।

(प्रकरण नं. ३)

**निवेदिकाको तर्फबाट :** विद्वान् अधिवक्ताहरु श्री टिकाराम भट्टराई, श्री शतिशकुमार झा, श्री पूर्णमान शाक्य, श्री वालकृष्ण ढकाल, श्री रमेश बडाल र श्री कुमारप्रसाद आचार्य

**प्रत्यर्थीका तर्फबाट :** विद्वान सह-न्यायाधिवक्ता श्री ध्रुवकुमार चौहान, विद्वान वरिष्ठ अधिबक्ताहरु डा. श्री कुमार शर्मा आचार्य, श्री शम्भु थापा, तथा विद्वान अधिबक्ताहरु श्री अनिल कुमार श्रेष्ठ र श्री नारायण चौलागाई

**अवलम्बित नजिर :**

**सम्बद्ध कानून :**

- § नेपालको संविधान
- § न्याय प्रशासन ऐन, २०७३

**आदेश**

**न्या.ईश्वरप्रसाद खतिवडा :** नेपालको संविधानको धारा ४६ र १३३(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ:

#### **तथ्यगत व्यहोरा**

म निवेदकले काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं. १ स्थित कि.नं. ७९३ र ७९९ को क्षेत्रफल क्रमशः २-१४-१-३ र १-११-३-१ समेत गरी जम्मा क्षेत्रफल ४-१०-१-० जगामा रहेको इम्पेरियल अपार्टमेन्टको तला संख्या २, ३, ४, ५, ६, ७, ८, १०, ११, १२, समेतका विभिन्न तलाका १२ वटा इकाईको मूल्य रु. ११,९६,४९,६२०/- (एघार करोड छ्यानब्बे लाख उनचास हजार छ सय वीस) मा मिति २०६९/०३/२६ गते भुक्तानी गरी लिने दिने भनी करारनामा लिखत भएको थियो। सम्झौता बमोजिम अपार्टमेन्ट विपक्षीले नदिएको हुँदा म निवेदकले मिति २०७२/०६/२१ गते करारनामाको यथावत परिपालना गराई पाउँ भनी काठमाण्डौ जिल्ला अदालतमा फिराद दायर गरेको थिएँ। सो मुद्दामा उक्त अदालतबाट मिति २०७४/०३/२० गते “वादीले प्रतिवादीसँग मिति २०६९/०३/२६ गते प्रतिवादीबाट आवास इकाई खरीद गर्ने गरी गरेको करार बमोजिमको आफ्नो दायित्व सोही मितिमा पुरा गरेको देखिएको र प्रतिवादीले सो करार बमोजिमको दायित्व पुरा नगरेको, क्षतिपूर्तिबाट वादीलाई पर्याप्त उपचार प्राप्त नहुने अवस्था रहेको र आवास इकाई निर्माणाधिन रहेको देखिएकोले वादी दावीबमोजिम मिति २०६९/०३/२६ गते वादी प्रतिवादी बीच भएको करारको प्रतिवादीबाट यथावत परिपालना हुनुपर्ने ठहर्छ” भनी फैसला भएको छ। सो फैसला उपर प्रतिवादीहरु पुनरावेदन गर्न नगएको हुँदा उक्त फैसला अन्तिम भएको छ। सो फैसला कार्यान्वयनकोलागी काठमाण्डौ जिल्ला अदालतमा निवेदन गरेकोमा तहशिल शाखाले मालपोत कार्यालय, डिल्लीबजारलाई पत्राचार गरेकोमा मिति २०७६/०१/२५ मा पहिलो रोक्काले प्राथमिकता पाउने, प्रतिबादीहरुका नाउँमा फ्याट कायम नभएको, कोहिनू हाउजिङसँग करार भएकोमा सो संपत्ति इम्पेरियलको नाममा गै सकेको तथा हाल प्राईम बैकवाट रोक्का भएको हुँदा अदालतको फैसलाबमोजिम हाल दा.खा. गर्न नसकिएको हुँदा हाललाई मिसिल तामेतीमा राख्ने भनी आदेश भएको छ। अदालतबाट भएको फैसला कार्यान्वयन नगर्ने वदनियत चिताई गलत तर्कको आधारमा फैसला कार्यान्वयनको

कार्यलाई पूर्ण रूपमा ईन्कार गरी प्राईम बैकले लेखेको पत्रको आधारमा टिप्पणी उठाई अदालतको फैसलालाई अपमान गरी तामेलीमा राख्ने निर्णय गरेकोले उक्त निर्णय लगायतका सम्पूर्ण काम कारबाही नेपालको संविधानको धारा २५, धारा २९, धारा ३७, धारा ३८, धारा ४६ तथा १३३ (२), (३) संयुक्त आवाश स्वामित्व सम्बन्धी ऐन २०७४ को परिच्छेद २, ३ र ४ विपरित एंव काठमाण्डौ जिल्ला अदालतको मिति २०७४/०३/२० गतेको फैसला विपरित भएकोले उत्प्रेषणको आदेशले बदर गरी काठमाण्डौ जिल्ला अदालतको फैसला अनुसार मेरो अधिकार स्थापना भई सकेको उक्त अपार्टमेन्टहरु नामसारी गर्नु भनी परमादेशको आदेश जारी गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन।

यसमा के कसो भएको हो? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो? आदेश जारी हुन नपर्ने कुनै आधार र कारण भए सो सहित आदेश प्राप्त भएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्नु भनी आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी विपक्षीहरुका नाममा म्याद सूचना पठाई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु। निवेदीका वादी र विपक्षी सुधीर बस्नेतसमेत प्रतिवादी भै चलेको करारको यथावत परिपालना गराई पाउँ भन्ने मुद्दामा मिति २०७४।३।२० मा काठमाण्डौ जिल्ला अदालतबाट भएको फैसला बमोजिम निवेदीकाले जिती पाएको हक-हिस्मा जतिको विपक्षी इम्पेरियल अपार्टमेन्ट प्रा.लि.को जम्मा १२ वटा आवास इकाई (अपार्टमेन्ट) सुविधा सन्तुलनको दृष्टिले यो निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदन मागबमोजिम तेश्रो व्यक्तिलाई हक हस्तान्तरण नगर्नु नगराउन, यथास्थितिमा राख्नु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ भन्ने यस अदालतको मिति २०७६।५।५ को आदेश।

निवेदक वादी तारादेबी ढकाल प्रतिवादी कोहिनुर हाउजिङ प्रा.लि.समेत भएको करारनामाको यथावत परिपालना गराई पाउँ भन्ने मुद्दा (०७२-CP-१०७४) मुद्दाको फिराद मिति २०७२।०६।२१ मा दर्ता भएको रहेछ। उक्त घरजग्गाको मिति २०७२।०१।०७ देखि हालका प्रत्यर्थी इम्पेरियल अपार्टमेन्टस् प्रा.लि., का नाममा दर्ता कायम भई सकेको बैंकमा रहेको अभिलेखबाट देखिन्छ। दर्तावाला इम्पेरियल अपार्टमेन्टस् प्रा.लि.लाई वादी तारादेबी ढकालले प्रतिवादी पनि नबनाएको, मुद्दाको क्रममा नबुझिएको व्यक्तिका विरुद्धमा फैसला कार्यान्वयन गर्न नमिल्ने हुन्छ। काठमाण्डौ जिल्ला अदालतबाट मिति २०७४।०३।२० मा फैसला गर्दा दर्तावालालाई बुझ्दा पनि नबुझिएको, जग्गाधनी नै नरहेको प्रतिवादीले प्रतिउत्तर नफिराएको भनी मिति २०७४।०३।२० मा फैसला हुँदासमेत इम्पेरियल अपार्टमेन्टस् प्रा.लि.को घरजग्गा दा.खा. गरी तारादेबी ढकालले पाउने भनी फैसला भएको नदेखिंदा स्पष्ट फैसलाको शब्दभन्दा बाहिर गर्इ इम्पेरियल अपार्टमेन्टस् प्रा.लि.को स्वामित्व र यस बैंकको सुरक्षणमा रहेको घरजग्गा निवेदीका तारादेबी ढकालका नाममा दा.खा. हुन सक्दैन। विपक्षीको रिट निवेदन खारेज गरि पाउँ भन्ने समेत व्यहोराको विपक्षी प्राईम बैकको लिखित जवाफ।

#### NEPAL KANOON PATRIKA

दैनिक पत्रिकामा धितो लिलाम बिक्रिको सूचना प्रकाशित गरे बमोजिम धितो रहेको सम्पत्ति बैंकको कर्जा असुलीका लागी गोप्य सिलबन्दी बोलपत्र प्रस्ताव माग गरी सोही प्रकृया मार्फत लिलाम बिक्रीमा राख्दा काठमाण्डौ जिल्ला, का.म.न.पा. बडा नं. १ नक्साल स्थित ईम्पेरियल अपार्टमेन्टस् प्रा.लि.ले सबै भन्दा बढी रु. ३२,३५,००,०००/- बोलपत्र प्रस्ताव पेश गरेको तथा संचालक समितिले बैंकको सम्पूर्ण बक्यौता लेना रकम रु. ३३,६५,८६,५८०।९६ बैंक दाखिला गरिसकेकोले उल्लेखित धितो (घर र जग्गा) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा १७ को उपदफा (५) बमोजिम इम्पेरियल अपार्टमेन्टस् प्रा.लि.को नाममा दाखिल खारेज गरिदिनु भनी पत्राचार गरेको आधारमा उक्त जग्गामा इम्पेरियल अपार्टमेन्ट प्रा.लि.को स्वामित्व रहेको हो। काठमाण्डौ जिल्ला अदालतले फैसला गर्दा अरु कुनै तथ्यमा प्रवेश नगरी तत्कालिन समयमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग, पत्र संख्या: बै.वि.नि.वि. नीति परिपत्र ३/०६६/६७ को निर्देशन नं. ६ अनुसार पचास लाखभन्दा बढी

रकमको कारोबार गर्नुपर्दा बैंकिङ्ग प्रणालीबाट एकाउन्टपेयी चेकबाट मात्र गर्नुपर्ने भन्ने बाध्यात्मक व्यवस्था समेतको ख्याल नगरी हचुवाको आधारमा विपक्षीहरूले मिलेमतोमा भएको रसिदलाई प्रमाणको रूपमा ग्रहण गरी जिल्ला अदालतले फैसला गर्दा गम्भीर कानुनी त्रुटी भएको छ। फिराद मुलुकी देवानी संहिता, २०७४ को दफा २९६ र दफा १२१ को विपरित छ। उक्त फैसला त्रुटीपूर्ण भएको कारण कार्यान्वयन हुन नसक्ने अवस्था हुँदा र सो सम्बन्धमा काठमाण्डौ जिल्ला अदालतमा फैसला वदर मुद्दा दर्ता गरेको अवस्था हुँदा प्रस्तुत रिट निवेदन खारेजभागी छ भन्ने समेत व्यहोराको इम्पेरियल अपार्टमेन्ट प्रा.लि. को लिखित जवाफ।

निवेदीका र मेरो कम्पनी वीच कुनै रकम लेनदेन भएको छैन। २०६९ सालमा मलाई अप्ठयारो पेरेको अवस्थामा विभिन्न व्यक्तिले जवरजस्ती कागज गराउँदा उहाँले समेत जवरजस्ती कागज गराउनु भएको हो। निवेदीकाले मलाई रकम दिएको भनी दावी गर्दा मलाई रकम के कुन श्रोतवाट के कसरी दिनु भएको हो पुष्टी गर्न सक्नु पर्दछ। मिथ्या आरोपको भरमा विना आधार प्रमाण हुलमुलमा गराईएको कागजको आधारमा गरिएको दावी जिकिर खारेज गरी फुर्सद दिलाई पाउँ भन्नेसमेत व्यहोराको कोहिनूर हाउजिङ प्रा.लि. र सुधिर बस्नेतको संयुक्त लिखित जवाफ।

यस कार्यालयको दर्ता श्रेस्ता र रोकका किताब/अभिलेख अनुसार नगर १ कि.नं. ७९३ क्षे.फ. २-१४-१-३ र कि.नं. ७९९ क्षे.फ. १-१३-३-१ को घरजग्गा इम्पेरियल अपार्टमेन्ट प्रा.लि.को नाममा श्रेस्ता कायम छ, प्राईम कमर्सिलय बैंक लि.को च.नं. ३९९३ मिति २०७२०१०७ को पत्रवाट समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको च.नं. ३९९३ मिति २०७२०१०७ को पत्रबाट, काठमाण्डौ जिल्ला अदालतको च.नं. ३९१५, ४४८६ मिति २०७५।१।२८, २०७५।१।२१।०४ को पत्रवाट २-१२ तलासम्म इकाई उल्लेख गरी रोकका रहेको देखिन्छ। वादी प्रतिवादी बीच मिति २०६९।०३।२६ मा आवास इकाई खरिद विक्री सम्बन्धी शर्तहरु राखी करार हुँदा कायम रहेको कोहिनूर हाउजीड्ग प्रा.लि.का नामको घरजग्गा मिति २०७२०१०७ मा इम्पेरियल अपार्टमेन्ट प्रा.लि.का नाममा कायम भएको र हालको घरजग्गाको धनी प्रतिवादी समेत नभएको, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार प्राइम कमर्सियल बैंक लि.बाट दृष्टिवन्धक रोकका रहेको, निवेदकको मागभन्दा पछि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका कार्यालयको च.नं. २८३ मिति २०७५।१।१० पत्रबाट र का.जि.अ.को च.नं. ३९१५, ४४८६ मिति २०७५।१।२८ र २०७५।१।२०४ को पत्रबाट समेत रोकका रहेको, रोककाहरु मध्ये पहिलो रोकका राख्ने प्राईम कमर्सियल बैंक लि.ले बैंकले वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार प्राथमिकता पाउने हुँदा रोकका राख्ने बैंकको सहमती विना रोकका रहेकै अवस्थामा फैसलाबमोजिम वादी निवेदीका तारादेवी ढकालका नाममा दा.खा. गरी जग्गाधनी दर्ता प्रमाणपत्र दिन नसकिएको हो। यसबाट निजको हक समाप्त भएको मान्न नमिल्ने हुँदा विपक्षीको रिट निवेदन खारेज गरी पाँउ भन्नेसमेत व्यहोराको मालपोत कार्यालय डिल्लीवजारको लिखित जवाफ।

### यस अदालतको आदेश

नियमबमोजिम दैनिक पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत विवादमा निवेदीकाको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरु श्री टिकाराम भट्टराई, श्री शतिशकुमार झा, श्री पूर्णमान शाक्य, श्री वालकृष्ण ढकाल, श्री रमेश बडाल र श्री कुमारप्रसाद आचार्यले रिट निवेदीकाले काठमाण्डौ जिल्ला अदालतमा दायर गरेको करारको यथावत परिपालना सम्बन्धी मुद्दामा मिति २०७४/०३/२० मा भएको फैसला अन्तिम भएको छ; सो फैसलाको कार्यान्वयन गर्न मालपोत कार्यालय बाध्य छ; फैसलाको औचित्यमा प्रवेश गरी मालपोत कार्यालयले निर्णय गर्न पाउँदैन; प्रत्यर्थी काठमाण्डौ जिल्ला अदालतको मिति २०७४/०३/२० को फैसला कार्यान्वयन नगरी कारवाही तामेलीमा राख्ने गरी २०७६/०१/२५ मा गरेको निर्णय कानून प्रतिकूल छ भनी बहस जिकिर गर्नु भयो। प्रत्यर्थी इम्पेरियल अपार्टमेन्टको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ताहरु डा. श्री कुमार शर्मा आचार्य, श्री शम्भु थापा, तथा विद्वान अधिवक्ताहरु श्री

अनिल कुमार श्रेष्ठ र श्री नारायण चौलागाईले विवादित जग्गा र घर प्राईम बैंकबाट रोकका राखिएको र बैंडकबाट गरिएको लिलामी प्रकृयाबाट लिएको हो; निवेदकले फिराद दर्ता गर्नु अगाडी नै उक्त जग्गा कोहीनूर अपार्टमेन्ट प्रा.लि.बाट ईम्पेरियल अपार्टमेन्ट प्रा.लि.को नाउँमा आएको हो; करारको यथावत परिपालना सम्बन्धी मुद्दामा ईम्पेरियल अपार्टमेन्ट प्रा.लि.लाई प्रतिवादी कायम गरिएको छैन; विवादित २०७४/०३/२० को फैसला ईम्पेरियल अपार्टमेन्ट प्रा.लि.को हकमा आकर्षित हुँदैन भन्ने समेतका बुँदा खुलाई बहस जिकिर गर्नु भयो। प्रत्यर्थी बैंडकको तर्फबाट विद्वान अधिवक्ता श्री कृष्ण थापाले मालपोत कार्यालयको निर्णय उपर वेरीतको आदेश भनी पुनरावेदन सुन्ने अदालतमा निवेदन गर्ने वा पुनरावेदन गर्ने बैकल्पिक मार्ग थियो; बैंडकले ऋण प्रवाह गरी रोकका राखेको सम्पत्ति अन्य व्यक्तिको नाममा हस्तान्तरण हुन सक्ने अवस्था छैन; रिट निवेदन खारेज हुनु पर्दछ भनी बहस जिकिर गर्नु भयो। प्रत्यर्थी मालपोत कार्यालयको तर्फबाट उपस्थित विद्वान सह-न्यायाधिवक्ता श्री ध्रुवकुमार चौहानले साधारण अधिकारक्षेत्रबाट हेरिने विषयमा असाधारण क्षेत्राधिकारबाट हेर्नु उचित हुँदैन; मालपोत कार्यालयको निर्णय उपर उजुर वा पुनरावेदन गर्ने बैकल्पिक मार्ग रहेको छ; मालपोत कार्यालयले गरेको निर्णय कानून अनुकूल छ; रिट निवेदन खारेज हुनु पर्दछ भनी गर्नु भएको वहस समेत सुनियो।

अब यसमा काठमाण्डौ जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयन नगरी मालपोत कार्यालय डिल्लीबजारले मिति २०७६/०१/२५ मा तामेलीमा राख्ने गरी गरेको निर्णय कानून अनुकूल छ वा छैन? निवेदन माग बमोजिम रिट आदेश जारी हुने हो वा होइन? भन्ने प्रश्नमा निर्णय दिनुपर्ने देखिन आयो।

२. निर्णय तर्फ विचार गर्दा, निवेदक तारादेवी ढकाल र प्रत्यर्थी कोहिनुर हाउजिङ प्रा.लि.का बीच मिति २०६९/०३/२६ मा करार समझौता भएको र सो समझौता बमोजिमको शर्त पालन नभएको भनी तारादेबी ढकाल वादी तथा कोहिनुर हाउजिङ प्रा.लि. प्रतिवादी भई चलेको करारनामाको यथावत परिपालना गराई पाउँ भन्ने ०७२-CP-१०७४ को मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट करारको यथावत परिपालना गर्नुपर्ने भनी मिति २०७४/०३/२० गते फैसला भएको देखियो। उक्त फैसला उपर पुनरावेदन नपरी अन्तिम रूपमा रहेको पाइयो। उक्त फैसला कार्यान्वयनका लागि काठमाण्डौ जिल्ला अदालतबाट मालपोत कार्यालय डिल्लीबजार काठमाण्डौमा पटक पटक पत्राचार भएकोमा सो कार्यालयले विवादित घरजग्गा ईम्पेरियल अपार्टमेन्ट प्रा.लि.का नाममा कायम भएको, हालको घरजग्गाको धनी प्रतिवादी कोहिनुर हाउजिङ प्रा.लि. नभएको, घरजग्गा प्राइम कमर्सियल बैंक लि.बाट दृष्टिवन्धक रोकका रहेको, पहिलो रोककाले प्राथमिकता पाउने भएको हुँदा तारादेवी ढकालका नाममा दा.खा. गरी जग्गाधनी दर्ता प्रमाणपत्र दिन नसकिएको भन्ने कारण जनाई मिति २०७६/०१/२५ मा फैसला कार्यान्वयनको कार्य तामेलीमा राखेको देखियो। यसरी तामेलीमा राख्ने गरी भएको काम कारवाही र निर्णयको विषयलाई लिएर प्रस्तुत रिट निवेदन पर्न आएको देखिन्छ। ईम्पेरियल अपार्टमेन्ट प्रा.लि.ले काठमाण्डौ जिल्ला अदालतबाट उल्लिखित मिति २०७४/०३/२० गते भएको फैसला बद्रका लागि दावी गरी मिति २०७६/५/१६ मा यिनै निवेदीका तारादेवी ढकाल समेतलाई प्रतिवादीका रूपमा उल्लेख गरी काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको र विचाराधीन अवस्थामा रहेको समेत देखियो।

३. नेपालको संविधानको धारा १२६ को उपधारा (२) मा “मुद्दा मामिलाको रोहमा अदालतले दिएको आदेश वा निर्णयको सबैले पालन गर्नु पर्नेछ” भनी उल्लेख भएको छा न्याय प्रशासन ऐन, २०७३ को दफा मा १८(१) मा “यो ऐन वा प्रचलित कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक मुद्दा मामिलाको रोहमा कुनै अदालत, निकाय वा अधिकारीले गरेको निर्णय अन्तिम हुनेछ र त्यस्तो निर्णय सम्बन्धित सबै पक्षले मान्नु पर्नेछ” भनी उल्लेख भएको देखिन्छ। कानून बमोजिम क्षेत्राधिकार प्राप्त अदालतबाट मुद्दाको रोहमा निर्णय भई अन्तिम रूपमा रहेको फैसला मुद्दाका पक्ष लगायत सबैलाई बन्धनकारी हुन्छ। साधिकार अदालतबाट भएको र अन्तिम भई बसेको फैसला न्यायिक प्रकृयाबाट बदर नभएसम्म वा अदालतबाट अन्यथा आदेश नभएसम्म सो फैसलाको कार्यान्वयन गर्नु सम्बन्धित सबैको

कर्तव्य बन्दछ। अदालतबाट भएको फैसला कार्यान्वयन नगरी सो फैसलाको औचित्यमा प्रवेश गरेर फैसलाको वैधता परीक्षण गर्ने अधिकार कुनै पनि प्रशासकीय अधिकारीमा रहेको देखिँदैन। त्यसो गर्नु फैसला अन्तिमताको सिद्धान्त (Finality of Judgement) को मान्यता, न्यायिक मर्यादा, तथा नेपालको संविधानको धारा १२६ को उपधारा (२), तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १८(१) समेतको प्रतिकूल हुन जान्छ।

४. प्रत्यर्थी मालपोत कार्यालयको विवादित मिति २०७६/०१/२५ को तामेली आदेश हेर्दा अदालतबाट भएको फैसलाको औचित्यमा प्रवेश गरी मूल्यांडूकन गरेर सो फैसलाको कार्यान्वयन गर्न ईन्कार गरेको परिणाम आउने गरी तामेलीमा राखेको देखियो। प्रत्यर्थी मालपोत कार्यालयको सो कार्य अनुचित, अवाञ्छित तथा कानून प्रतिकूल समेत देखिन्छ। यस प्रकारको कार्यलाई स्वभाविक वा स्वीकार्य मान्न सकिदैन। अदालतको फैसला कार्यान्वयन गर्न यो वा त्यो बहाना देखाएर अटेर गर्ने वा पन्छिने कुराको जवाफदेहिता वा कानूनी परिणाम सम्बन्धित अधिकारीले व्यहोर्नु पर्ने कुरातर्फ समेत सचेष्ट रहनु आवश्यक देखिन्छ। यस प्रकारको निर्णयको विषयमा वेरीतको आदेश भनी उपचार खोज्ने सम्भावना थियो वा वैकल्पिक मार्ग थियो भन्ने कुराको आधारमा यस अदालतले रिट क्षेत्राधिकारबाट न्यायिक उपचार प्रदान गर्न ईन्कार गर्नु उचित हुँदैन।

५. यस प्रकार साधिकार अदालतबाट भएको र अन्तिम भैबसेको फैसलाको कार्यान्वयन गर्नु प्रत्यर्थी मालपोत कार्यालयको कानूनी दायित्व रहेको; अदालतबाट भएको फैसलाको अन्तरवस्तुमा प्रवेश गरी मूल्यांडूकन गर्ने अधिकार मालपोत अधिकृत लगायत कुनै प्रशासनिक अधिकारीमा रहेको नदेखिएको; यस प्रकारको कानूनी स्थिति प्रतिकूल हुने गरी प्रत्यर्थी मालपोत कार्यालयले तामेलीमा राख्ने निर्णय गरेको देखिएको; मिति २०७४/०३/२० को फैसला बदरका लागि दावी गरी परेको मुद्दा हाल काठमाण्डौ जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको देखिँदा प्रत्यर्थीहरुका तर्फबाट उठाइएका कतिपय कानूनी प्रश्नहरुको सोही फैसला बदर सम्बन्धी मुद्दाबाट कानूनबमोजिम निरूपण हुन सक्ने देखिएको; मातहत जिल्ला अदालतमा विचाराधीन मुद्दाको अन्तरबस्तुमा असर पर्ने गरी अहिले रिट क्षेत्राधिकारबाट निरूपण गर्नु उचित पनि नदेखिएको; र फैसला बदर मुद्दामा पछि ठहरे बमोजिम हुने नै भएबाट मिति २०७४/०३/२० को फैसला कार्यान्वयन कार्य रोक्ने वा कारवाही तामेलीमा राख्ने भनी भए गरिएका काम कारवाहीलाई कायम राख्नु मनासिव नदेखिएको हुँदा प्रत्यर्थी मालपोत कार्यालय डिल्लीबजार, काठमाण्डौको मिति २०७६/१/२५ को विवादित तामेली निर्णय उत्प्रेषणको आदेशले बदर गरिएको छ। काठमाण्डौ जिल्ला अदालतबाट मिति २०७४/३/२० मा करारको यथावत परिपालना हुने गरी भएको फैसलाको कार्यान्वयन गर्नु गराउनु भनी प्रत्यर्थीहरुका नाउँमा परमादेश समेत जारी हुने ठहर्छ। प्रस्तुत आदेशको जानकारी महान्यायाधिवक्ताको कार्यालय मार्फत प्रत्यर्थी मालपोत कार्यालयलाई दिई, निवेदनको दायरीको लगत कट्टा गरी, आदेश विद्युतीय प्रणालीमा प्रविष्ट गरी, मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू।

उक्त रायमा सहमत छु।

न्या.कुमार रेमी

इजलास अधिकृत:- शैलेन्द्र खड्का

इति संवत् २०७७ साल फागुन ५ गते रोज ४ शुभम् ।

## भखीर प्रकाशित नजिरहस्त

- १०७३९ - ज्यान मार्ने उद्योग ([https://nkp.gov.np/full\\_detail/9790](https://nkp.gov.np/full_detail/9790))

फैसला मिति : २०७८/०३/२९ | मुद्दा नं : ०७४-CR-०५०३

- १०७३० - उत्प्रेषण / परमादेश ([https://nkp.gov.np/full\\_detail/9789](https://nkp.gov.np/full_detail/9789))

फैसला मिति : २०७७/०९/१२ | मुद्दा नं : ०६९-WO-११५८

- १०७२९ - उत्प्रेषण / परमादेश ([https://nkp.gov.np/full\\_detail/9788](https://nkp.gov.np/full_detail/9788))

फैसला मिति : २०७६/१०/०१ | मुद्दा नं : ०७२-WO-०३९०

- १०७२८ - कर्तव्य ज्यान ([https://nkp.gov.np/full\\_detail/9787](https://nkp.gov.np/full_detail/9787))

फैसला मिति : २०७७/१२/३१ | मुद्दा नं : ०७४-CR-०९७१

- १०७२७ - उत्प्रेषण ([https://nkp.gov.np/full\\_detail/9786](https://nkp.gov.np/full_detail/9786))

फैसला मिति : २०७६/०६/०१ | मुद्दा नं : ०७०-WO-०७९८

## धेरै हेरिएका नजिरहस्त

- निर्णय नं: # ९३४६ - मानव बेचबिखन, बालविवाह, जबर्जस्ती करणी ([https://nkp.gov.np/full\\_detail/8389](https://nkp.gov.np/full_detail/8389))

फैसला मिति : २०७१/१०/१९ | मुद्दा नं : ०६७-CR-१२८८

- निर्णय नं: # ९३१७ - हालैदेखिको बकसपत्र लिखत बदर ([https://nkp.gov.np/full\\_detail/8316](https://nkp.gov.np/full_detail/8316))

फैसला मिति : २०७१/०७/१९ | मुद्दा नं : ०६७-CI-०९०३

- निर्णय नं: # ९२७४ - लागु औषध (नरफिन) ([https://nkp.gov.np/full\\_detail/8080](https://nkp.gov.np/full_detail/8080))

फैसला मिति : २०७१/०५/०५ | मुद्दा नं : २०६७-CR-०९९२

- निर्णय नं: # ९२७३ - मानाचामल ([https://nkp.gov.np/full\\_detail/8079](https://nkp.gov.np/full_detail/8079))

फैसला मिति : २०७१/०५/०५ | मुद्दा नं : ०६८-CI-०२१६

- निर्णय नं: # ९३१९ - उत्प्रेषण ([https://nkp.gov.np/full\\_detail/8363](https://nkp.gov.np/full_detail/8363))

फैसला मिति : २०७०/१०/२० | मुद्दा नं : ०६९-WS-००३५